



## स्थानीय राजपत्र

खण्ड: २ कीर्तिपुर, साउन १७ गते, २०७६ साल संख्या ७

भाग-२

कीर्तिपुर नगरपालिका

संवत् २०७५ सालको निर्देशिका नं. १

कीर्तिपुर नगरपालिका, शैक्षिक कर्जा दिने सम्बन्धमा बनेको निर्देशिका, २०७६

### प्रस्तावना:

कीर्तिपुर नगरपालिका क्षेत्रभित्र स्थायी बसोबास गर्ने जेहेन्दार तथा विपन्न विद्यार्थीहरूलाई शैक्षिक योग्यताको प्रमाणपत्र ( एकेडेमिक सर्टिफिकेट ) धितो राखेर सहुलियत ब्याज दरमा कर्जा दिई स्वदेशमै उच्च शिक्षा अध्ययनमा नगरपालिकाको तर्फबाट सुविधा दिने सम्बन्धमा निर्देशिका बनाउन वाञ्छित भएको हुँदा कीर्तिपुर नगरपालिकाको कार्यपालिकाबाट यो निर्देशिका पारित गरी लागू गरिएको छ ।

### १. संक्षिप्त नाम र परिभाषा:

- १.१ संक्षिप्त नाम: यो निर्देशिकाको नाम "कीर्तिपुर नगरपालिका, शैक्षिक कर्जा दिने सम्बन्धमा बनेको निर्देशिका, २०७६ " रहनेछ ।
- १.२ 'शैक्षिक कर्जा' भन्नाले यस निर्देशिकाको परिच्छेद २ बमोजिम दिइने शैक्षिक कर्जालाई सम्झनु पर्दछ ।
- १.३ 'निर्देशिका' भन्नाले कीर्तिपुर नगरपालिका, शैक्षिक कर्जा दिने सम्बन्धमा बनेको निर्देशिका, २०७६ लाई सम्झनु पर्दछ ।

- १.४ 'वडा कार्यालय' भन्नाले कीर्तिपुर नगरपालिका अन्तर्गतको वडा समितिको कार्यालयलाई सम्झनु पर्दछ ।
- १.५ 'विद्यार्थी' भन्नाले यस निर्देशिकाको प्रस्तावनामा उल्लेख गरे बमोजिमका विद्यार्थीलाई सम्झनु पर्दछ ।
- १.६ 'आर्थिक प्रशासन शाखा' भन्नाले कीर्तिपुर नगरपालिकाको आर्थिक प्रशासन शाखालाई सम्झनु पर्दछ ।
- १.७ 'परिवार' भन्नाले विद्यार्थीको एकाघरमा बस्ने र एउटै भान्साभा र छत मुनि बसेको परिवारका सदस्यलाई सम्झनु पर्दछ ।

## २. शैक्षिक कर्जा सम्बन्धी व्यवस्था:

- २.१ कीर्तिपुर नगरपालिका क्षेत्रभित्र बसोबास गर्ने जेहेन्दार तथा विपन्न विद्यार्थीहरूलाई कीर्तिपुर नगरपालिकाले रु.५,००,०००/- अक्षरूपी पाच लाख रुपैयासम्म कर्जा प्रदान गर्न सक्नेछ ।
- २.२ कर्जा माग गर्ने विद्यार्थीले अध्ययन गरिने विषय संकाय र शैक्षिक संस्था नेपाल सरकारको स्वीकृति प्राप्त वा नेपाल सरकारद्वारा मान्यता प्राप्त हुनुपर्नेछ ।
- २.३ यस निर्देशिका अनुसार दिइने शैक्षिक कर्जा प्राविधिक स्नातक तह वा सो भन्दा माथिको शैक्षिक तहलाई मात्र दिइनेछ ।

## ३. शैक्षिक कर्जा माग गर्न आवश्यक प्रक्रियाहरू:

- ३.१ कर्जा माग गर्ने विद्यार्थीले अनुसूची १ बमोजिमको निवेदन वडा समितिमा पेश गरी सिफारिस लिनुपर्नेछ ।
- ३.२ माथि ३.१ बमोजिम निवेदन प्राप्त भएपछि सम्बन्धित वडा समितिले अनुसूची २ बमोजिम शैक्षिक कर्जाका लागि नगरपालिका समक्ष सिफारिस गर्नेछ ।
- ३.३ माथि ३.२ बमोजिमको सिफारिस भई आएपछि सो सिफारिस नगरपालिकामा पेश गरेपछि प्रमुखले शैक्षिक कर्जा स्वीकृत गर्न सक्नेछ ।
- ३.४ प्रमुखबाट कर्जा स्वीकृत भएपछि कीर्तिपुर नगरकार्यपालिका कार्यालयबाट कर्जा उपलब्ध गराइनेछ ।

## ४. शैक्षिक कर्जाको सिमा र शर्तहरू:

- ४.१. यस निर्देशिका बमोजिम उपलब्ध गराइने शैक्षिक कर्जा रकमको सिमा रु. ५,००,०००/- ( अक्षरूपी पाच लाख रुपैयाँ ) सम्म हुनेछ ।
- ४.२. शैक्षिक कर्जाको वार्षिक ब्याजदर ३ प्रतिशतका दरले लिइनेछ ।
- ४.३. यस निर्देशिका बमोजिम उपलब्ध गराइने शैक्षिक कर्जा कुनै एक परिवारको एक जना सदस्यलाई मात्र उपलब्ध गराउन सकिने छ ।
- ४.४. स्वीकृत शैक्षिक कर्जा रकम एम मुष्ठ वा किस्तामा सम्बन्धित कलेज वा शिक्षण संस्थालाई उपलब्ध गराइनेछ । उपलब्ध गराइएको कर्जा निवेदकले अध्ययनको क्रममा दुरुपयोग गरेको खण्डमा वा अन्य कार्यमा प्रयोग

गरिएको खण्डमा बाँकी कर्जा वा उपलब्ध गराउनु पर्ने कर्जा रोक्का राखी दफा ५ बमोजिम कारवाही गरिनेछ ।

४.५. शैक्षिक कर्जा प्रत्येक वडाबाट दुई जना विद्यार्थीलाई मात्र दिन सकिनेछ ।

**५. शैक्षिक कर्जाको सावा ब्याज असुली:**

यस निर्देशिका बमोजिम शैक्षिक कर्जा लिएका विद्यार्थीहरूले आफूले लिएको कर्जा रकम देहाय बमोजिम कीर्तिपुर नगरपालिकालाई चुक्ता गर्नुपर्नेछ ।

- क. शैक्षिक कोर्षको अन्तिम परीक्षा दिएको मितिले एक वर्ष भित्र कर्जा रकमको न्यूनतम २५ प्रतिशत
- ख. शैक्षिक कोर्षको अन्तिम परीक्षा दिएको मितिले दुई वर्ष भित्र कर्जा रकमको न्यूनतम ५० प्रतिशत
- ग. शैक्षिक कोर्षको अन्तिम परीक्षा दिएको मितिले तीन वर्ष भित्र कर्जा रकमको न्यूनतम ७५ प्रतिशत
- घ. शैक्षिक कोर्षको अन्तिम परीक्षा दिएको मितिले चौथो वर्ष भित्र सबै कर्जा रकमको शतप्रतिशत सावा ब्याज

ड. उल्लेखित समय भन्दा अगाडी कर्जा चुक्ता गर्न माथिको क,ख,ग र घ ले वाधा पुऱ्याएको मानिने छैन ।

५.१ उपरोक्त समयावधि भित्र कर्जाको सावा ब्याज नतिरेमा बुझाउनु पर्ने सावा ब्याजको ५ प्रतिशत हर्जना गरी विद्यार्थी र निजको साक्षी बसेका एका परिवारका सदस्यलाई नगरपालिकाबाट प्रदान गरिने सेवाहरु बन्चित गरिनेछ र सरकारी बाकी सरह असुल उपर गरिनेछ ।

६. यो निर्देशिका तुरुन्त लागू हुनेछ र यस निर्देशिका बमोजिम भएका गरेका कार्यमा विवाद भएमा कीर्तिपुर नगरपालिका, नगर कार्यपालिकाको निर्णय अन्तिम हुनेछ ।

अनुसूचि -१

निवेदनको नमूना

श्रीमान वडा अध्यक्ष ज्यू,  
कीर्तिपुर नगरपालिका,  
वडा नं..... को कार्यालय,  
..... कीर्तिपुर।

विषय: शैक्षिक कर्जा पाउँ ।

महोदय,

उपरोक्त विषयमा कीर्तिपुर नगरपालिका वडा नं..... मा स्थायी बसोबास गर्ने श्री ..... का नाती/नातीनि श्री ..... का छोरा/छोरी/बुहारी म ..... , ..... तह उत्तिर्ण गरी ..... कलेज/संस्थाको ..... तहमा अध्ययन गर्न इच्छुक भएको तर आर्थिक अवस्थाका कारण अध्ययनलाई अगाडी बढाउन कठिन भएकोले त्यस नगरपालिकाबाट शैक्षिक कर्जा उपलब्ध गराई सहयोग गरिदिनुहुन हार्दिक अनुरोध गर्दछु ।

.....  
(निवेदकको हस्ताक्षर)

आवश्यक कागजातहरू:

१. अघिल्लो तह सम्मको सक्कली शैक्षिक प्रमाणपत्र तथा लम्धांकपत्र
२. नागरिकताको प्रमाणपत्रको प्रतिलिपी
३. जन्मदर्ता
४. अभिभावकको नागरिकताको प्रमाणपत्र तथा मतदाता नामावली
५. सम्पत्ती कर तिरेको रसिद / बाकी बक्यौता नभएको
६. बसाईसराई दर्ता प्रमाणपत्र

अनुसूची -२  
वडाबाट प्रदान गरिने सिफारिसको ढाँचा

श्रीमान नगर प्रमुख ज्यू  
कीर्तिपुर नगरपालिका ।

विषय: शैक्षिक कर्जाका लागि सिफारिस गरिएको सम्बन्धमा ।

श्रीमान्,

उपरोक्त विषयमा कीर्तिपुर नगरपालिका वडा नं..... मा स्थायी बसोबास गर्ने श्री ..... का नाती/  
नातीनि ..... श्री ..... का छोरा/छोरी/बुहारी श्री ..... ले ..... तह उत्तिर्ण  
गरी ..... कलेज/संस्थाको ..... तहमा अध्ययन गर्न इच्छुक भएको तर आर्थिक अवस्थाका कारण  
अध्ययनलाई अगाडी बढाउन कठिन भएकोले शैक्षिक कर्जा उपलब्ध गराई दिनु भनि निवेदन प्राप्त भएकोले श्री  
..... लाई सिफारिसका साथ शैक्षिक कर्जा उपलब्ध गराई दिनुहुन अनुरोध छ ।

.....  
( वडा अध्यक्ष )

प्रमाणिकरण मिति: २०७६/४/१७

आज्ञाले,  
ध्रुवराज आचार्य  
प्रमुख प्रशासकीय अधिकृत